



स्थानीय राजपत्र

भरतपुर महानगरपालिकाद्वारा प्रकाशित

खण्ड ७, संख्या ३, मिति: २०८०/०६/०८

भाग-२

छात्रावास (होस्टल) सञ्चालन सम्बन्धी मापदण्ड २०८०

भरतपुर महानगरपालिका

नगर कार्यपालिकाको कार्यालय

भरतपुर, चितवन

बागमती प्रदेश, नेपाल

छात्रावास (होस्टल) सञ्चालन सम्बन्धी मापदण्ड २०८०

मिति: २०८०/०६/०८

प्रस्तावना: भरतपुर महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने छात्रावास (होस्टल) लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाई छात्रावासको व्यवस्थापनमा एकरूपता कायम गरी छात्रावासमा बस्ने छात्रछात्राहरू तथा सञ्चालकको अधिकतम् हितलाई सुनिश्चित गर्न तथा नियमन गर्न-गराउन वान्छनीय भएकोले भरतपुर महानगर शिक्षा ऐन २०७५ को दफा ३७ ले दिएको अधिकार प्रयोग गरी भरतपुर महानगरपालिकाले छात्रावास (होस्टल) सञ्चालन सम्बन्धी मापदण्ड २०८० बनाइ लागु गरिएको छ।

परिच्छेद-१ प्रारम्भिक

१. सङ्केत नाम र प्रारम्भ :

- १) यस मापदण्डको नाम “छात्रावास (होस्टल) सञ्चालन सम्बन्धी मापदण्ड, २०८०” रहेको छ।
 - २) यो मापदण्ड तुरन्त प्रारम्भ हुनेछ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस मापदण्डमा,
- क) ‘अनुगमन समिति’ भन्नाले दफा ८ बमोजिमको अनुगमन समिति सम्भनुपर्छ।
 - ख) ‘छात्रावास’ भन्नाले विद्यालय र विश्वविद्यालय तहमा अध्ययनरत छात्रछात्राहरू तथा कुनै सरकारी वा गैहसरकारी निकायबाट लिइने परीक्षामा सम्मिलित हुने प्रशिक्षार्थीहरू वा कुनै प्रतिष्ठान वा इन्स्ट्युट्युटबाट सञ्चालित तालिम वा तयारी कक्षामा सम्मिलित प्रशिक्षार्थी तथा विद्यार्थी लगायत अन्य जुनसुकै पेसा वा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूको लागि खाने र बस्ने सुविधासहितको व्यावसायिक रूपमा सञ्चालित आवासलाई सम्भनुपर्छ।

- ग) 'निषेधित चिजवस्तु' भन्नाले धुम्रपान, मादक पदार्थ, गुट्खा, पानलगायत अन्य सुर्तीजन्य र नसालु पदार्थ जस्ता प्रचलित कानुनले निषेध गरेको चिजवस्तु सम्भनुपर्छ ।
- घ) 'महानगरपालिका' भन्नाले भरतपुर महानगरपालिका सम्भनुपर्छ ।
- ड) 'मापदण्ड' भन्नाले भरतपुर महानगरपालिका छात्रावास (होस्टल) सञ्चालन सम्बन्धी मापदण्ड, २०८० सम्भनुपर्छ ।
- च) 'वार्डेन' भन्नाले छात्रावासको रेख-देख गर्ने प्रमुखकको भूमिकामा रहेको व्यक्ति सम्भनुपर्छ ।
- छ) 'व्यक्ति' भन्नाले प्राकृतिक तथा कानुनी दुवै प्रकृतिको व्यक्ति सम्भनुपर्छ ।
- ज) 'सञ्चालक' भन्नाले दर्ता भई सञ्चालन रहेको होस्टलका सञ्चालकलाई सम्भनुपर्छ ।
- झ) शैक्षिक प्रशासन महाशाखा भन्नाले भरतपुर महानगरको शिक्षा हेर्ने महाशाखा जनाउँछ ।

परिच्छेद-२

छात्रावास सम्बन्धी व्यवस्था

३. छात्रावास सञ्चालन गर्न स्वीकृति लिनुपर्ने :

- १) महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले महानगरपालिकाबाट स्वीकृति लिनुपर्नेछ
- २) उपदफा (१) बमोजिम स्वीकृति लिन देहायका कागजातसहित शैक्षिक प्रशासन महाशाखामा निवेदन पेस गर्नुपर्नेछ :
- क) विस्तृत कार्य योजना सहितको अनुसूची-१ बमोजिमको छात्रावास सञ्चालन सम्बन्धी प्रस्ताव ।
- ख) महानगरको मापदण्ड बमोजिम छात्रावास सञ्चालन गर्ने प्रतिबद्धता सहितको अनुसूची २ बमोजिमको निवेदन ।
- ग) छात्रावास सञ्चालन गर्ने क्षेत्रको वडा कार्यालयको सिफारिसपत्र ।

- घ) छात्रावास सञ्चालक/वार्डेनको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
- ड) छात्रावास सञ्चालन गर्ने भवनको नक्सा र नक्सापास प्रमाणपत्र वा निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि ।
- च) छात्रावास सञ्चालन गर्ने घर (आफ्नो भएमा जगाधनी प्रमाणपुर्जा) र भाडामा लिइएको भए घरबहाल सम्भौता पत्रको प्रतिलिपि ।
- छ) नगर शिक्षा समितिले तोके अनुसारको धरौटी जम्मा जम्मा गरेको प्रमाण ।
- ३) उपदफा (२) बमोजिम पेस भएको निवेदन सम्बन्धमा शैक्षिक प्रशासन महाशाखाले प्रारम्भिक रूपमा निवेदनसाथ संलग्न कागजातको अध्ययन स्थलगत अनुगमन गराइ रायसहित अनुगमन समितिमा पेस गर्नेछ ।
- ४) उपदफा (३) बमोजिम पेस भएको राय सहितको निवेदन सम्बन्धमा समितिले आवश्यकता अनुसार स्थलगत अध्ययन तथा अवलोकन र सुपरीवेक्षण गरी मापदण्ड पूरा भएको वा हुने अवस्था देखिएमा छात्रावास सञ्चालन गर्न अनुमति दिने नदिने निर्णय गर्नेसक्ने छ ।
- ५) अनुगमन समितिको निर्णय बमोजिम शैक्षिक प्रशासन महाशाखाले तोकिए बमोजिमको सर्तमा छात्रावास सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्नेछ ।
४. **छात्रावास सञ्चालनको आधारभूत मापदण्ड :** महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने छात्रावासको आधारभूत मापदण्ड देहाय बमोजिमको हुनेछः
- १) छात्रावासमा न्यूनतम् भौतिक पूर्वाधार (जस्तै : शैचालय, भान्साघर, पानी आपूर्ति, विद्युत आपूर्ति, फोहरमैला व्यवस्थापन आदि) को सुविधा र छात्रावास परिसरमा उचित सरसफाइको व्यवस्था हुनुपर्नेछ ।
- २) छात्रावासको प्रत्येक कोठा फराकिलो, खुल्ला, पर्याप्त प्रकाश तथा हावा छिने प्रकृतिको हुनुपर्नेछ ।
- ३) छात्रावासमा प्रत्येक छात्रछात्राहरूका लागि पलड, दराज, टेबुलको व्यवस्था हुनुपर्नेछ ।

- ४) छात्रावास भवन कुनै पनि विपद् (बाढी, पहिरो, आगजनी, भुकम्प आदि) को जोखिम नहुने खालको हुनुपर्नेछ ।
- ५) छात्रावासमा फायर फाइटिङ उपकरणहरू जस्तै: फायर एक्सटिङ्गुइसर प्रस्ट देखिने ठाउँमा अनिवार्य राख्नु पर्नेछ ।
- ६) छात्रावास सञ्चालन गर्दा छात्रावासमा रहेका विद्यार्थीहरूका लागि आपत्कालीन अवस्थामा प्राथमिक स्वास्थ्य उपचार सेवाको प्रबन्ध भएको हुनुपर्नेछ ।
- ७) छात्रावासको स्नान गृहमा उचित भेर्निलेसनको व्यवस्था गरेको हुनुपर्नेछ ।
- ८) छात्रावासको सुत्ने कोठा र शौचालय बाहेक अन्य आवश्यक भागको निगरानी हुने गरी सिसिटिभी जडान गरेको हुनुपर्नेछ ।
- ९) छात्र र छात्रा दुवैको लागि छात्रावास सञ्चालन गर्ने भएमा छात्र-छात्राको छुट्टाछुट्टै ब्लक र भवनमा दुरी कायम गरी वार्डेनको अनुमति वेगरकी ब्लकमा जान नपाउने गरी व्यवस्थापन गर्नुपर्नेछ ।
- १०) छात्रा-वास भवन कुनै प्रकारको हुलदङ्गा र प्रदुषण आदिको जोखिम नभएको स्थानमा हुनुपर्नेछ ।
- ११) छात्रावास सञ्चालकले छात्रावासमा स्वच्छ शैक्षिक वा प्राज्ञिक वातावरण कायम गर्न आवश्यक अन्य व्यवस्था गर्नुपर्नेछ ।
- १२) छात्र-छात्राहरू बिचको नातासम्बन्ध दाम्पत्य भए पनि पति र पत्नी एउटै छात्रावासमा बस्न पाइनेछैन तर छात्रावासका कर्मचारीको हकमा भने यो प्रावधान लागु हुनेछैन ।
- १३) छात्रावासको साइनबोर्ड सार्वजनिक रूपमा महानगरपालिकाले तोकेको आकार, प्रकार, रड र स्थानमा प्रष्ट देखिने र बुझिने गरी दर्ता नम्बरसमेत उल्लेख गरेर राख्नुपर्नेछ ।
- १४) छात्रावासले उपलब्ध गराउने सेवा, सुविधा, सेवा-शुल्क, जिम्मेवारी तथा कर्तव्यहरू, गोपनीयता, अनुशासन सम्बन्धी आचारसंहिता, उजुरी आदि समेटिएको आन्तरिक नियम र आचारसंहिता बनाई लागु गर्नुपर्नेछ ।

त्यस्तो नियम र आचार संहिता लागु गर्नुपूर्व महानगरपालिकामा पेस गरी महानगरपालिकाको सहमति प्राप्त भएको हुनुपर्नेछ ।

- १५) छात्रावास सञ्चालनको मापदण्ड तथा आन्तरिक आचारसंहिता प्रष्ट देखिने गरी छात्रावासमा राख्नुपर्नेछ ।
- १६) छात्रावास सञ्चालन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानून अन्तर्गत रही कार्य गर्नुपर्नेछ ।
- १७) छात्रावासमा बस्ने सबैको हालसालै खिचिएको पासपोर्ट साईजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा परिचय खुल्ने कुनै सरकारी कागजातको प्रतिलिपिसहित छुट्टाछुट्टै व्यक्तिगत विवरण सहितको फारम अद्यावधिक गरेको हुनुपर्नेछ ।
- १८) छात्रावासमा बस्ने छात्रछात्रा बाहिर जाने र भित्र प्रवेश गर्ने समय र अनुमति सम्बन्धी प्रावधान स्पष्ट हुनुपर्नेछ । साथै, छात्रावासमा विना अनुमति बाहिरको असम्बन्धित व्यक्ति भित्र प्रवेश गर्न नपाउने व्यवस्था मिलाउनुपर्नेछ । बाहिर जाँदा तथा भित्र प्रवेश गर्दाको विवरण खुल्ने गरी लग्बुक राख्नुपर्नेछ । तर, नियमित समूहगत रूपमा हुने अध्ययन तथा अध्यापनको हकमा भने लग्बुकको व्यवस्था अनिवार्य भएको मानिने छैन ।
- १९) छात्रावासमा कुनै प्रकारको लागुपदार्थ, मादिराजन्य तथा सुर्तीजन्य पदार्थ ओसार पसार, बिक्री वितरण र सेवन गर्ने पाइनेछैन । त्यस्ता निषेधित वस्तुको सेवन वा बिक्री वितरण वा ओसार पसार गरेको भेटिएमा सञ्चालक र प्रयोगकर्ता दुवैलाई नियमानुसार कारबाही गरिनेछ ।
- २०) सञ्चालकबाट परिपक्क अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने भएकाले निजको उमेर ३० वर्ष पूरा भएको हुनुपर्नेछ ।
- २१) छात्रावास सञ्चालनका लागि महानगरपालिकाबाट अनुमति प्राप्त भएको मितिले ६ महिनाभित्र सञ्चालन गरिसकेको हुनुपर्नेछ । साथै सोको जानकारी महानगरपालिका लाई दिनुपर्नेछ ।

परिच्छेद-३

छात्रावाससँग सम्बद्ध व्यक्तिको काम, कर्तव्य र अधिकार

५. सञ्चालकको काम, कर्तव्य र अधिकार : छात्रावास सञ्चालकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः
- क) आफू सञ्चालक भएको सूचना दिन आफ्नो नाम, नम्बर, ठेगाना र हालसालै खिचेको फोटो सहितको विवरण भएको परिचय पाटी छात्रावास कार्यालयमा सबैले देख्ने ठाउँमा राखेको हुनुपर्नेछ ।
- ख) छात्रावासबाट बाहिर निस्क्ने माध्यमहरू (ढोका, आकस्मिक मार्ग, हलहरू) अवरोधबाट मुक्त र मर्मत गरी अद्यावधिक अवस्थामा राख्नुपर्नेछ ।
- ग) सञ्चालकले सबै फायर फाइटिङ उपकरण (फायर एक्सटिङ्गुइसर) अनिवार्य रूपमा उपयोगमा आउन सक्ने अवस्थामा राख्नुपर्नेछ ।
- घ) सञ्चालकले छात्रावास सञ्चालन गर्ने भवनको छत वा बालकोनीलाई सुरक्षित बनाउनको लागि उचित उपायहरू अपनाएको हुनुपर्नेछ ।
- ड) सञ्चालकले छात्रछात्राहरूलाई सम्भावित दुर्घटनाहरूबाट बचाउनको लागि इयालमा बारहरू वा अन्य प्रबन्ध गरी सुरक्षा सुनिश्चित गर्नुपर्नेछ ।
- च) सञ्चालकले पानी भण्डारणको लागि प्रयोग गरिएको कुनै द्याङ्गी वा इनार ढाकिएको छ र कुनै पनि क्षतिबाट सुरक्षित छ भनी सुनिश्चित गर्नुपर्नेछ ।
- छ) सञ्चालकले विद्युतीय सेवाको निरीक्षण गर्नुपर्नेछ र निरन्तर सुरक्षित रहे वा नरहेको परीक्षण गर्नुपर्नेछ ।
- ज) सञ्चालकले छात्रावासको मूल भवन र त्यसको परिसर तथा बगैँचासमेत मर्मत गरी सफा र राप्रो अवस्थामा राख्नुपर्नेछ ।
- झ) कुनै पनि सीमा-पर्खाल, बार र रेलिङ राप्रोसँग मर्मत गरेर सुरक्षित राख्नुपर्नेछ ।
- ज) अनुगमन समितिले अनुगमन गरी दिएको निर्देशन परिपालना गर्नुपर्नेछ ।
- ट) प्रत्येक छात्रावासले वार्षिक लेखापरीक्षण गरी सोसमेत संलग्न गरी

विस्तृत विवरणसहितको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्षको पुस्तकमा प्रकाशित भएको अनुपर्णे छ ।

६. वार्डेनको काम, कर्तव्य र अधिकार: वार्डेनको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

- क) वार्डेनले छात्रावासमा निरन्तर निगरानी राख्नुपर्णे छ ।
 - ख) वार्डेनले छात्र/छात्रा बाहिर गएको समय र छात्रावासमा फर्केको समय लगबुकमा दर्ता गरी अद्यावधिक गरी राख्नुपर्णे छ ।
 - ग) वार्डेनले पानी, बिजुली तथा अन्य वस्तुहरूमा समस्या आएमा सञ्चालकलाई जानकारी गराउनुपर्णे छ ।
 - घ) वार्डेनले छात्रछात्राहरूको समस्यालाई समाधान गर्नुपर्णे र सञ्चालकलाई जानकारी गराउनुपर्णे छ ।
 - ङ) छात्रछात्राहरू बिच कुनै विवाद उत्पन्न भएमा दुवै पक्षलाई राख्नी आ-आफ्नो तर्फबाट सफाइ दिने मौका दिई विवाद समाधान गर्नुपर्णे छ ।
 - च) वार्डेनले कुनै पनि छात्रछात्राले नियम विपरीत कार्य गरेमा आन्तरिक आचार सहिता बमोजिम आवश्यकता अनुसार कारबाही (कार्यको गम्भीरताको आधारमा प्रक्रिया पूरा गरी निस्कासित समेत) गर्न सक्नेछ ।
 - छ) वार्डेनले आवश्यकता अनुसार आन्तरिक नियमहरू सच्चाउन सक्नेछ तर त्यस्ता नियमहरूको जानकारी महानगरपालिका र सञ्चालकलाई तुरुन्तै दिनुपर्णे छ ।
 - ज) छात्रावासमा बसोबास गर्ने छात्रछात्राले कुनै विषयमा गुनासो गर्नुपर्ने भएमा छात्रावासको सम्बद्ध पदाधिकारी र महानगरपालिका तथा वडाको सम्बद्ध पदाधिकारीको समेत नाम र सम्पर्क नम्बर सबैले देख्ने गरी राख्नुपर्णे छ ।
७. छात्र/छात्राको काम, कर्तव्य र अधिकार : छात्रावासमा बसोबास गर्ने छात्र/छात्राको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :
- १) छात्र/छात्राले छात्रावासबाट जारी भएको आफूले परिपालना गर्नुपर्ने

आचारसंहिता, छात्रावासबाट उपलब्ध हुने सेवा तथा सुविधाहरूबाटे
सुसूचित हुनुपर्नेछ ।

- २) छात्र/छात्राले छात्रावासको आन्तरिक नियम तथा संहिताको परिपालना
गर्नुपर्नेछ ।
- ३) छात्रावासले तोकेको परिसरभित्र बस्नुपर्नेछ ।
- ४) अरुलाई कुनै किसिमको भेदभाव, अपहेलना वा होहल्ला गर्न, अरुलाई
असर गर्ने गरी गीत बजाउन वा नाचगान गर्न वा अन्य अराजक
क्रियाकलाप गर्न पाइने छैन ।
- ५) आफू छात्रावास परिसरबाट बाहिर जानुअर्धि वार्डेन वा सञ्चालकको
अनुमति लिनुपर्नेछ ।
- ६) आफू छात्रावास परिसर बाहिर गएको स्थान, प्रयोजन, समय र फर्किएको
समय लगबुकमा नियमित र अनिवार्य लेख्नुपर्नेछ ।
- ७) छात्रावासमा रहेको जुनसुकै वस्तु तथा भौतिक संरचनाको संरक्षण
गर्नुपर्नेछ । कुनै किसिमको तोडफोड गर्ने जस्ता कार्य गर्नुहुँदैन । त्यस्तो
कार्य गरेमा वा बिगार गरेमा उचित क्षतिपूर्ति बेहोर्नुपर्नेछ ।
- ८) छात्रावासभित्र कुनै विवाद परेमा तुरुन्तै वार्डेनलाई जानकारी दिई विवाद
समाधानमा सहयोग गर्नु पर्नेछ ।
- ९) वार्डेनले कुनै गैङ्कानूनी वा यस मापदण्ड विपरीत कार्य गरे वा गराएमा
सञ्चालकलाई र सञ्चालकले त्यस्तो कार्य गरेमा यथासम्भव छिटो
अधिभावकलाई र महानगरपालिकालाई जानकारी गराउनुपर्नेछ ।
- १०) छात्रावासमा बस्ने छात्र/छात्रा अनुशासित, मर्यादित, विनयशील,
लगनशील र सामूहिक भावनावाट निर्देशित हुनुपर्नेछ । आफ्नो कारणले
कुनै भवितव्यको घटना भएमा स्वयम् जिम्मेवार हुनुपर्नेछ ।
- ११) छात्र/छात्रालाई कुनै पनि हिँसा भई वार्डेन वा सञ्चालक वा दुवैलाई
सोको जानकारी दिँदासमेत बेवास्ता गरेमा वा चासो नादिएमा नाजिकको
प्रहरी वा सम्बन्धित वडा कार्यालय वा महानगरपालिकामा गुनासो टिपाउने
वा उजुरी गर्नुपर्नेछ ।

परिच्छेद-४

अनुगमन सम्बन्धी व्यवस्था

८. छात्रावास अनुगमन समितिको गठन :

- १) छात्रावासहरूको अनुमति तथा अनुगमन गर्ने महानगरपालिकामा देहायबमोजिमको अनुगमन समिति रहनेछ ।
 - क) उपप्रमुख, महानगरपालिका -संयोजक
 - ख) छात्रावास रहेको सम्बन्धित वडाको वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्य एक जना -सदस्य
 - ग) महानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख वा महिला बालबालिका शाखाको अधिकृत स्तरको कर्मचारी एक जना -सदस्य
 - घ) जिल्ला प्रहरी कार्यालयले तोकेको प्रहरी अधिकृत एक जना -सदस्य
 - ङ) छात्रावास सञ्चालकहरू मध्येबाट नगर शिक्षा अधिकारीले मनोनित गरेको एक महिलासहित दुई जना -सदस्य
 - च) अनुगमन समितिले तोकेको छात्रावास सम्बन्धी विषयविज्ञ वा होटल व्यवसायी एक जना -सदस्य
 - छ) अनुगमन समितिले तोकेको खाद्यपरीक्षण तथा पोषण क्षेत्र हेने महानगरपालिकाको कर्मचारी वा सो विषय क्षेत्रका विज्ञ एक जना -सदस्य
 - ज) महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख वा निजले तोकेको अधिकृत एक जना -सदस्य सचिव
- २) उपदफा (१) बमोजिमको समितिमा आवश्यकता अनुसार अन्य पदाधिकारी वा सम्बद्ध व्यक्तिलाई आमन्त्रण गर्न सक्नेछ ।
- ३) उपदफा (१) बमोजिम गठित समितिले आफ्नो काम कारबाहीलाई छिटोछिरितो, चुस्त, मितव्ययी र प्रभावकारी बनाउन निश्चित कार्य विवरण तोकी समितिको कुनै सदस्यको संयोजकत्वमा सम्बद्ध व्यक्ति वा पदाधिकारी सहभागी गराई कुनै उपसमिति वा कार्यदल गठन गरी कार्य गराउन सक्नेछ ।

- ४) सामान्यतः अनुगमन समितिको बैठक आवश्यकता अनुसार बस्नेछ । बैठकको अन्य प्रबन्ध समिति आफैले निर्धारण गरेबमोजिम हुनेछ । साथै समितिको बैठक भत्ता कार्यपालिकाले तोके अनुसार हुनेछ ।
९. अनुगमन समितिको काम, कर्तव्य र अधिकार : अनुगमन समितिको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :
- क) महानगरपालिकाभित्र सञ्चालनमा रहेका छात्रावासहरूको अद्यावधिक विवरण तयार गर्ने तथा अनुगमन गर्ने कार्यविधि र चेकलिस्ट निर्धारण गर्ने ।
- ख) अनुगमनको ऋममा बिना दर्ता वा स्वीकृत मापदण्ड तथा सर्त विपरीत सञ्चालित छात्रावासहरू फेला परेमा त्यस्ता छात्रावासहरूका लागि निश्चित समयभित्र यस मापदण्डबमोजिम सञ्चालन गर्न निर्देशन गर्ने र सो निर्देशनको पालना नगरेमा महानगरपालिकाको शिक्षा ऐन बमोजिम कारबाही गर्ने ।
- ग) महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका छात्रावासहरूको कार्यतालिका बनाई अनुगमन गर्ने तथा सोको प्रतिवेदन तयार गरी नगर शिक्षा समिति समक्ष पेश गर्ने ।
- घ) छात्रावास सञ्चालकले छात्र-छात्रसँग लिन पाउने शुल्कका शीर्षक र रकमको सीमासहित शुल्क निर्धारणका लागि नगर शिक्षा समितिमा सिफारिस गर्ने ।
- ङ) यो मापदण्ड लागु गर्दा कुनै समस्या देखिएमा वा मापदण्डमा कुनै व्यवस्था परिमार्जन वा थपथट गर्नुपर्ने देखिएमा सो सम्बन्धमा रायसहित नगर शिक्षा समितिमा सिफारिस गर्ने ।
- च) छात्रावास सञ्चालकहरूसँग समन्वय गरी छात्रावास सञ्चालनलाई थप प्रभावकारी बनाउने सन्दर्भमा आवश्यकताअनुसार गोष्ठी, सेमिनार, अभियुक्तीकरण तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
- च) कुनै छात्रावास सम्बन्धमा परेका उजुरीउपर छानबिन गरी सोको प्रतिवेदन प्राप्त गरी आवश्यक कारबाही गर्ने र न्यायिक निर्णय गर्नुपर्ने भएमा महानगरपालिकाको न्यायिक समितिमा पेस गर्ने ।

परिच्छेद-५

विविध

१०. विद्यालय वा विश्वविद्यालयद्वारा सञ्चालित छात्रावासमा समेत लागु हुने :
- १) छात्रावास सञ्चालन सम्बन्धी यो मापदण्ड महानगरपालिका क्षेत्रभित्रका विद्यालय, कलेज र विश्वविद्यालयद्वारा सञ्चालित सबै प्रकारका छात्रावासको हक्कमा समेत समान रूपमा लागु हुनेछ ।
११. छात्रावासको शुल्क सम्बन्धी व्यवस्था: छात्रावास सञ्चालकले आफूले छात्रछात्राको लागि उपलब्ध गराउने सेवा सुविधा र नगर शिक्षा समितिले निर्धारण गरेको शुल्कको सीमामा नबढने गरी शुल्क लिनुपर्नेछ ।
१२. दण्ड तथा सजाय सम्बन्धी व्यवस्था:
- १) यस मापदण्डमा उल्लिखित सर्त उल्लङ्घन हुने गरी छात्रावास सञ्चालन गरे-गराएमा कसुरको मात्रा हेरी अनुगमन समितिले निम्नानुसार कारबाही गर्न सक्नेछ :
- क) सचेत गराउने ।
- ख) आवश्यक सुधार गरी कार्यान्वयनको लागि निर्देशन दिने ।
- ग) दर्ता खारेज गरी छात्रावास बन्द गर्न निर्देशन दिने ।
- २) उपदफा (१) बमोजिम कारबाही गर्दा सम्बन्धित छात्रावास सञ्चालकलाई मनासिव माफीको सफाई पेस गर्ने मौका दिनुपर्नेछ । सञ्चालकले पेस गरेको स्पष्टीकरण समेतलाई मध्यनजर गरी आवश्यक छानबिन गरेपश्चात् मात्र कारबाही गर्नुपर्नेछ ।
- ३) यस मापदण्डमा जुनसुकै कुरा लेखिएको भए तापनि छात्रावास सञ्चालक वा छात्रावासमा बस्ने छात्रछात्राहरूले प्रचलित संघीय तथा प्रदेश कानून विपरीत हुने गरी कसुर गरे/गराएमा प्रचलित कानुनबमोजिम कारबाही गर्न यस मापदण्डले बाधा पुगेको मानिनेछैन ।
१४. मापदण्डको व्याख्या तथा संशोधन : यो मापदण्डको कार्यान्वयनमा कुनै समस्या आएमा नगर कार्यपालिकाले गरेको व्याख्या नै अनितम हुनेछ । साथै आवश्यकता अनुसार नगरकार्यपालिकाले यस मापदण्डलाई संशोधन गर्न सक्नेछ ।

अनुसूची-१

छात्रावास सञ्चालन सम्बन्धी प्रस्ताव

१. छात्रावासको नाम :
२. छात्रावास सञ्चालन गर्ने स्थान : चितवन जिल्ला भरतपुर महानगरपालिका.....वडा.....टोल
३. छात्रावासको प्रकृति : महिला छात्रावास/पुरुष छात्रावास/ दुवै
४. छात्रावास सञ्चालक :
 - १) व्यक्ति
 - २) शैक्षिक संस्था
 - ३) कम्पनी
 - ४) अन्य संस्था
५. भवनको स्वामित्व :
 - १) निजी
 - २) भाडामा
 - ३) सरकारी भवन
६. छात्रावासमा रहने छात्र/छात्रा सङ्ख्या :
७. छात्र/छात्राको उमेर समूह :
८. छात्र/छात्राको प्रकृति : कुनै शैक्षिक कार्यक्रममा सम्बद्ध विद्यार्थी वा सबै प्रकृतिका विद्यार्थी
९. छात्रावासको भौतिक संरचनासम्बन्धी व्यवस्था : (छात्रावासको चार किल्लाको विवरण) जग्गाधनीको नाम:..... कित्ता नम्बर.... क्षेत्रफल..... घरको जग्गाको क्षेत्रफल..... तला..... कोठा सङ्ख्या.... कोठाहरूको प्रयोजन..... (विवरण लेख्ने)
१०. भवनमा उपलब्ध सुविधा :
११. सुन्ने कोठाको विवरण : साइज, प्रतिकोठा विद्यार्थी सङ्ख्या, कोठामा रहने सामानहरू, जस्तै : पलड, टेबुल, दराज आदि ।

१२. खाना/खाजाको सुविधा : खाना कर्तिपटक र समय : खाजा कर्तिपटक र समय : चिया कर्तिपटक र समय :
१३. अन्य सुविधाहरू : बगैचा, पद्ने हल, खेलकुद सम्बन्धी सुविधा, स्वच्छ पिउने पानी, २४ से घण्टा बिजुलीबत्तीको सुविधा, इन्हर्टरको सुविधा, मनोरञ्जनसम्बन्धी सुविधा, कम्प्युटर ल्याब, पुस्तकालय, डाइनिङ हल, शौचालय, स्नान गृह, कार्यालय कक्ष, सवारी साधन पार्किङ स्थल, सुत्ने कोठाको विवरण, कपडा धुने, खाना पकाउने, आदि ।
१४. सेवा शुल्क प्रतिव्यक्ति :
- मासिक : वार्षिक :
- भर्ना शुल्क :
- धरौटी शुल्क :
- विद्यार्थी फारम शुल्क :
- अन्य शुल्क लाने भए सोको बेहोरा :

अनुसूची-२
प्रतिबद्धता पत्र

ममहानगरपालिकाले तोकेको मापदण्ड बमोजिम
.....नामको छात्रावास सञ्चालन गर्नेछु । महानगरपालिकाले
तोकेको मापदण्ड बमोजिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मापदण्डको
उल्लङ्घन भएमा कानुन बमोजिमको कारवाही भएमा मन्जुर गर्दछु ।

नाम :

हस्ताक्षर :

पद :

छात्रावासको नाम :

सम्पर्क नम्बर :

इमेल ठेगाना :

स्वीकृत मिति :

आज्ञाले,
नरेन्द्र कुमार राना
प्रमुख प्रशासकीय अधिकृत

